



क्व्होलासोथार गाउँपालिकाको आर्थिक ऐन २०७४

गाउँसभाबाट स्वीकृत २०७४।०४।०१



क्व्होलासोथार गाउँ कार्यपालिकाको कार्यालय



४ नं. प्रदेश, मालिङ, लमजुङ

## क्व्होलासोथार गाउँपालिकाको आर्थिक ऐन २०७४

यस क्व्होलासोथार गाउँपालिकाको आ.ब. २०७४/०७५ का लागि उपाध्यक्ष कुमारी मुनी गुरुङ ज्यू बाट तपशिल बमोजिमको आर्थिक विधेयक पेश भयो ।

### **क्व्होलासोथार गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन**

**प्रस्तावना:** यस क्व्होलासोथार गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम क्व्होलासोथार गाउँ सभा सभाले यो ऐन बनाएको छ ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “आर्थिक विधेयक, २०७४” रहेको छ ।  
(२) यो ऐन २०७४ साल श्रावण १ गते देखि क्व्होलासोथार गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।
२. **सम्पत्ति कर:** गाउँपालिकाका क्षेत्र भित्र अनुसूची (१) बमोजिम एकिकृत सम्पत्ति कर लगाइने र असूल उपर गरिनेछ ।
३. **भूमि कर (मालपोत):** गाउँपालिका क्षेत्रभित्र अनुसूची (२) बमोजिम भूमि कर (मालपोत) लगाइने र असूल उपर गरिनेछ ।
४. **घर बहाल कर:** गाउँपालिका क्षेत्र भित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पूरै आंशिक तवरले बहालमा दिएकोमा अनुसूची (३) बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल गरिनेछ ।
५. **व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) बमोजिम व्यवसाय कर लगाइने र असूल उपर गरिनेछ ।
६. **सवारी साधन कर:** गाउँपालिका क्षेत्र भित्र दर्ता भएका सवारी साधनमा अनुसूची (५) बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ । तर, प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
७. **विज्ञापन कर:** गाउँपालिका क्षेत्र भित्र हुने विज्ञापनमा अनुसूची (६) बमोजिम विज्ञापन कर लगाइने र असूल उपर गरिनेछ । तर प्रदेश कानुन स्वीकृत भई सो कानुनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
८. **बहाल बिटौरी शुल्क:** गाउँपालिकाले निर्माण, रेखदेख वा संचालन गरेका अनुसूची (७) मा उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचीमा भएको व्यवस्था अनुसार बहाल बिटौरी शुल्क लगाइने र असूल उपर गरिनेछ ।

९. सिफारिस दस्तुर: गाउँपालिकाले प्रदान गरेको सिफारिसहरूमा अनुसूचि (८) मा उल्लेखित दरमा सेवाग्राही बाट सोही अनुसूचिमा भएको व्यवस्था अनुसार बहाल विटौरी शुल्क लगाइने र असूल उपर गरिने छ ।
१०. सेवा शुल्क,दस्तुर: गाउँपालिकाले निर्माण, संचालन वा व्यवस्थापन गरेका अनूसूचि (९) मा उल्लिखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असूल उपर गरिनेछ ।
११. पर्यटन शुल्क: गाउँपालिका आफनी क्षेत्रभित्र प्रवेश गर्ने पर्यटकहरू/पर्यटन व्यवसायी बाट अनुसूचि (१०) मा उल्लिखित दरमा पर्यटन शुल्क लगाइने र असूल उपर गरिनेछ । तर प्रदेश कानून स्वीकृत भई सो कानूनमा अन्यथा व्यवस्था भएको अवस्थामा सोहि बमोजिम हुनेछ ।
१२. प्राकृतिक श्रोत साधन उपभोग कर: क्वहोलासोथार गाउँपालिकाको आफ्नो क्षेत्रभित्र प्राकृतिक श्रोत साधन उपभोग गरे वापत अनुसूचि (११) मा उल्लेखित दरमा प्राकृतिक श्रोत साधन उपभोग कर लगाइने र असूल उपर गरिने छ ।
१३. दण्ड जरिवाना: गाउँपालिकाले आफ्नो क्षेत्रभित्र मादक पदार्थ सेवन गरि भित्र होहल्ला गलत क्रियाकलापमा संलग्न व्यक्ति उपर अनुसूचि (१२) मा उल्लेखित दरमा कर लगाइने र असूल उपर गरिने छ ।
१४. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनै पनि किसिमको कर छुट दिईने छैन ।
१५. कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।